

YOUR DESTINATION
AT BAGLUNG





HOTEL PEACE PALACE

Tiger Chowk -2, Baglung, Nepal
Tel : 068-520380, 520980 | Mob. 9857420151
E-mail- nileshbgl@ntc.net.np
Web : www.hotelpeaceplace.com

Anjil Shakya
Managing Director



Feel Like Home

HOTEL THE RAJAN

Baglung-3, Baglung | 9857621364



घौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड

Dhaulagiri Laghubitta Bittiya Sanstha Limited

(नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था)

Center Office: Baglung Municipality-2, ShreenagarTole Baglung
Ph: 068-520905,Email: dlbsbank.headoffice@gmail.com

Unaudited Condensed Statement of Financial Position		
As on Fourth Quarter ended 2082/83 (Asar end 2083)		
	Amount (NPR)	
Particulars	This Quarter Ending	Immediate Previous Year Ending
Assets		
Cash and Cash Equivalents	205,245,235.24	180,401,499.06
Statutory Balances and due from Nepal Rastra Bank	87,050,000.00	63,633,373.63
Placement with Bank & Financial Institutions	-	-
Derivative Financial Instruments	-	-
Other Trading Assets	-	-
Loan and advances to MFIs & Cooperatives	-	-
Loans and Advances to Customers	2,005,494,162.19	2,108,877,081.91
Investment Securities	-	-
Current Tax Assets	7,179,650.11	7,126,530.54
Investment Property	-	-
Property and Equipment	35,061,617.62	34,523,697.98
Goodwill and Intangible Assets	703,650.98	651,881.96
Deferred Tax Assets	10,234,477.46	10,234,477.46
Other Assets	108,164,132.44	3,801,443.42
Total Assets	2,459,132,926.04	2,409,249,985.95
Liabilities		
Due to Bank and Financial Institutions	-	-
Due to Nepal Rastra Bank	-	-
Derivative Financial Instruments	-	-
Deposits from Customers	952,879,157.25	856,429,784.29
Borrowings	1,040,474,042.85	1,233,799,863.92
Current Tax Liabilities	-	-
Provisions	-	-
Deferred Tax Liabilities	-	-
Other Liabilities	265,366,044.43	138,522,463.80
Debt Securities Issued	-	-
Subordinated Liabilities	-	-
Total Liabilities	2,258,719,244.53	2,228,752,112.01
Equity		
Share Capital	133,100,000.00	133,100,000.00
Share Premium	-	-
Retained Earnings	(33,904,144.87)	(50,015,230.72)
Reserves	101,217,826.38	97,413,104.65
Total Equity	200,413,681.51	180,497,873.93
Total Liabilities and Equity	2,459,132,926.04	2,409,249,985.95

Statement of Distributable Profit or Loss	
For the Fourth Quater Ended Asar 2083	
As per NRB Regulation	
Particulars	Upto This Quarter
Opening Retained earning (2082/04/01)	-50,015,230.72
Net profit or (loss) as per Profit & loss account	20,923,488.06
1.Appropriations:	
1.1 Profit required to be appropriated to:	4,812,402.25
a. General Reserve	4,184,697.61
b. Corporate Social Responsibility Fund	209,234.88
c. Client Protection Fund	418,469.76
d. Other	-
1.2 Profit or (loss) before regulatory adjustment	-
a. Transferrted to Regulatory Reseve	-
b. Transferred from Regulatory Reserve	-
Profit & (Loss) Upto Fourth Quarter available for Distributable	-33,904,144.91

Note:
1. Figures presented above may vary with the audited figures if instructed by regulators/statutory auditor.
2. The microfinance has applied alternative treatment in the carve outs issued by the Institute of Chartered Accountants of Nepal with respect to the Impairment of Loans and Advances.
3. Loans and Advances are presented net of impairment charges
4. Actuarial Valuation has been done on annual basis for Employee Benefits.
5. Figures are regrouped/rearranged/restated wherever necessary for consistent and fair presentation and comparison.
Interest Rate on Loan and Advances : 13.38% to 14.38% and Deposits : 7.5 % to 8.37%
Note: The detailed interim financial report has been published in the website (https://www.dhaulagiribank.com)

धितोपत्र दर्ता तथा निष्काशन नियमावली

(२०७३ को (अनुसूची) १४, नियम २६ को उपनिबन्ध (१) सँग सम्बन्धित)

आ.व.२०८२।०८.३ को चौथो त्रैमासिक प्रतिवेदन

१) वित्तीय विवरण:

(क) त्रैमासिकअवधिको वासलात, नाफा नोक्सान सम्बन्धीविवरण: आ.व. २०८२/०८.३ को चौथो त्रैमासिक अवधिको अपरिष्कृत (Unaudited) वासलात, नाफा नोक्सान, वितरण योग्य मुनाफा सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ र सो विवरण यस वित्तीय संस्थाको सुचना पाटी तथा वेबसाईट www.dhaulagiribank.com मा समेत राखिएको छ ।

(ख) प्रमुख वित्तीय अनुपातहरु:

प्रति शेयर आम्दानी अनुपात (वार्षिकमा)	मूल्य आम्दानी अनुपात (P/E Ratio)	तरलता अनुपात	प्रति शेयर नेटवर्थ	प्रति शेयरकुल सम्पत्तिको मूल्य
१५.७२	५५.५८	३०.६७	१५०.५७	१८४७.५८

२. व्यवस्थापकीय विश्लेषण:

(क) त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सो को प्रमुख कारण सम्बन्धी विवरण :

हाल वित्तीय बजारमा तरलता बृद्धि हुन गई अर्थतन्त्रमा पर्न गएको असर र बैंक तथा वित्तीय संस्थाबाट लिइएको थोक विपन्न कर्जाको व्याजदर कमी हुन गई कोषको लागतमा कमी भएको छ । संस्थाको मौज्दात, आम्दानी, तरलताको अवस्था र समग्र वित्तीय अवस्था संतोषजनक रहेको छ । समिक्षाको अवधिमा वित्तीय संस्थाको सदस्य संख्या, ऋणी संख्या, लगानीमा रहेको कर्जा रकम, बचत रकम, संस्थाको मौज्दात, तरलता र आम्दानीमा परिवर्तन भएको छ । आम्दानीमा बढोत्तरी र तरलता अवस्था सन्तोषजनक भै वित्तीय संस्थाले आशातित मुनाफा आर्जन गर्न सफल भएको छ । वित्तीय सुर्चाहरु अपेक्षीत अनुरूप हुने व्यवस्थापनको अनुमान रहेको छ ।

(ख) आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण:

राष्ट्रियस्तरको यस वित्तीय संस्थाले गरीवी मुक्त समृद्ध समाज निर्माणमा सहजीकरणका लागि लघुवित्त सेवामा सहजता पहुँच पुऱ्याउँदै ग्रामिण तथा शहरी बस्तीका स्थानीय स्रोत साधनको प्रयोग गरी आर्थिक सामाजिक अवस्थामा सुधार ल्याउन विपन्न तथा न्यून आय भएका घर परिवारलाई लघुकर्जाको सहज पहुँचको उपलव्धतालाई अभिवृद्धि गर्ने उद्देश्यले नेपाल भरी नै सेवा क्रमश विस्तार गर्न यस त्रैमासिक समिक्षा अवधिमा २४ जिल्लामा ५८ शाखा मार्फत ४३ हजार ७ सय विपन्न घरपरिवारमा सेवा पुऱ्याउदै कुल २ अर्ब १० करोड ९९ लाख ९७ हजार कर्जा लगानी र ९५ करोड २८ लाख ७९ हजार बचत संकलन गरि लघुवित्त कार्यक्रम संचालन गरिरहेको छ । सदस्यहरुको वित्तीय कारोवार विधुवित्त माध्यमबाट गर्न ट्याबलेट बैंकिङ तथा मोबाइल बैंकिङ सुविधा थप गर्ने योजना रहेको छ । वित्तीय साक्षरता, केन्द्र प्रमुख गोष्ठीको साथमा आय आर्जनमा प्रोत्साहनका लागि आर्गनिक करेसावारी तालिम, मोसमी विडविजन वितरण कार्यक्रम भैरहेको छ साथै यस आगामी दिनमा पनि संचालन गरिनेछ । संस्थामा कर्मचारी दक्षता अभिवृद्धिका लागि विभिन्न तालिमहरुमा सहभागी तथा संचालन गरिनेछ । नयाँ क्षेत्रमा कार्यक्रम विस्तार गर्दा लघुवित्त सेवाको पहुँच नपुगेको क्षेत्रलाई प्राथमिकता दिइनेछ । ग्राहकको चाहना र आवश्यकतानुसार वित्तीय संस्थाको बचत, कर्जा र अन्य सेवालाई समग्र सापेक्ष थप परिमार्जन गर्दै आएको छ । वित्तीय संस्थाले आफ्नो श्रोत साधनलाई अधिकतम परिचालन गरी दिगो रुपमा लघुवित्त सेवा दिने योजना रहेको छ ।

(ग) विगतको अनुभवबाट, संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदी भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण :

हालको परिस्थितिले गर्दा सम्पूर्ण बैंकिङ प्रणालीमा देखिएको समस्याको कारण केही केन्द्र बैंकहरु निर्गमित तवरले बस्न सकेको छैन जसले गर्दा कर्जा असुलीमा समस्या देखिएको कारण तरलता अभावको अवस्था आउन सक्ने देखिन्छ । साथै लघुवित्त क्षेत्रमा गरिने नकरात्मक टिका टिप्पणी, लघुवित्त वित्तीय संस्थामा देखिएको अस्वस्थ प्रतिस्पर्धा, बहुबैंकिङ कारोवार र कर्जाको अधिकभार जस्ता कारणले पनि वित्तीय संस्थालाई नकरात्मक प्रभाव पारेको देखिएकोले यसलाई कम गर्न कर्जा सुचना केन्द्रको प्रभावकारिताले गर्दा कमश: जोखिम कम हुदै जाने र विस्तारै असल ग्राहकहरुको पहिचान हुनेछन । साथै पछिल्लो समय नियमनकारी निकायको नीति निर्देशनमा संशोधन र सदस्यको आय स्तरमा भएको कमीका कारण संस्थाको मौज्दात, नाफा र नगद प्रवाहमा असर पार्न सक्ने देखिन्छ ।

३. कानूनी कारबाही सम्बन्धी विवरण:

(क) त्रैमासिक अवधिमा संगठित संस्थाले कुनै पनि मुद्दा दायर नगरेको र संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको सुचना प्राप्त नभएको ।

(ख) संगठित संस्थाको संस्थापक र संचालक विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर नभएको ।

(ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर नभएको ।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण

(क) धितोपत्र बजारमा भएको संगठित संस्थाको शेयरको कारोबार सम्बन्धमा व्यवस्थापनको धारणा :

दोस्रो बजारमा हुने शेयर कारोवार खुल्ला बजारले निर्धारण भए अनुरूप हुने भएकोले धितोपत्र बजारमा यस वित्तीय संस्थाको शेयरको कारोवारमा समय समयमा उतार चढाव देखिएता पनि कारोबारको अवस्था भने सन्तोषजनक रहेको छ । यस धौलागिरी लघुवित्त वित्तीय संस्थाले DLBS को नामबाट नेपाल स्टक एक्सेन्ज लिमिटेडमा शेयर सुचिबुक्त गरिएको यस आ.व.को मिति २०८३ असार ३२ बिहिबार सम्मको कारोवार हेर्दा कुल ६४ दिन कारोवार हुँदा मूल्यमा उतार चढावको क्रममा अधिकतम मूल्य रु १४९४ र न्यूनतम मूल्य रु ११३३ हुदै अन्तिम दिनको कारोवार मूल्य रु ११६५ मा बन्द भैरहदा ५९४५९ किता खरिद विक्रीमा रु ७,५८,७५,३४१ बराबर रकमको कारोवार भएको छ ।

(ख) त्रैमासिक अवधिको शेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोबार भएको कुल दिन तथा कारोबार संख्या ।

नेपाल स्टक एक्सेन्ज लिमिटेडको वेबसाईड www.nepalstock.com को अनुसार चौथो त्रैमासिक अवधिमा शेयर सम्बन्धी कारोबार देहाय बर्माणम रहेको छ ।

अधिकतम मूल्य	न्यूनतम मूल्य	अन्तिम मूल्य	कारोबार दिन	कारोबार संख्या	कारोबार रकम	कारोबार किता	कैफियत
१४९५	११३३	११६५	६४	१७३९	७५८७५३४१	५९४५९	

५. समस्या तथा चुनौती

क) नियामक निकायको नीति तथा नियममा आउन सक्ने परिवर्तन ।

ख) अनुभवो तथा दक्ष कर्मचारीहरुको अभाव हुनु, पुराना तथा दक्ष कर्मचारीहरुको बहिर्गमन हुनु ।

ग) वित्तीय बजारमा देखिएको अस्थिरताबाट पर्न सक्ने अप्रत्याशित उतार चढावको चुनौती ।

घ) सदस्यहरुको व्यवसाय पूर्वत संचालन तथा वैकल्पिक आयस्रोत समेत नहुनु ।

ङ) लघुवित्त क्षेत्रमा भएको नकरात्मक टिका टिप्पणीको कारणले कर्जा असुलीमा चुनौती हुनु ।

च) सदस्यहरुमा वित्तीय साक्षरता र बैंक तथा वित्तीय संस्थाहरुप्रति वित्तीय अनुपालनाको कमी ।

६. संस्थागत सुशासन

(क) नेपाल राष्ट्र बैंकबाट जारी संस्थागत सुशासन लगायतका निर्देशनहरु पालना गर्नुको साथै प्रचलित ऐनहरु : कम्पनी ऐन २०६३, बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन २०७३, नेपाल राष्ट्र बैंक ऐन २०५८, धितोपत्र ऐन २०६३, आयकर ऐन २०५८, आदि पालना गरिएको छ ।

(ख) वित्तीय संस्थाको प्रबन्धपत्र, नियमावली, कर्मचारी सेवा विनियमावली, आर्थिक प्रशासन विनियमावली, वित्तीय सेवा निर्देशिका, आन्तरिक लेखापरिक्षण निर्देशिका, सम्पत्ति दायित्व व्यवस्थापन नीति, लगानी नीति लगायतका नीति, नियम, निर्देशिकाहरु बनाई पालना गरिएको छ ।

(ग) वित्तीय संस्थाले आफ्नो कारोवारलाई चुस्त, दुरुस्त छिटो छरितो एवं आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन संचालक समिति महामा लेखापरिक्षण समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी सेवा सुविधा समिति र सम्पत्ती शुद्धिकरण अनुगमन उपसमिति गठन गरेको छ ।

७. सत्य, तथ्यता सम्बन्धमा अख्यक्ष/कार्यकारी प्रमुखको उद्घोषण: आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु की मैले जाने बुझे सम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सुसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सुचना तथा जानकारीहरु लुकाइएको छैन ।